

- وَيْلٌ لِّلْمُطَفِّينَ (1) الَّذِينَ إِذَا أَكْتَالُوا عَلَى النَّاسِ
يَسْتَوِفُونَ (2) وَإِذَا كَالُوهُمْ أَوْ وَزَنُوهُمْ يُخْسِرُونَ
(3) أَلَا يَظُنُّ أُولَئِكَ أَنَّهُمْ مَبْعُوثُونَ (4) لِيَوْمٍ عَظِيمٍ
(5) يَوْمَ يَقُومُ النَّاسُ لِرَبِّ الْعَالَمِينَ (6) كَلَّا إِنَّ
كِتَابَ الْفَجَارِ لَفِي سِجِّينٍ (7) وَمَا أَدْرَاكَ مَا
سِجِّينٌ (8) كِتَابٌ مَّرْقُومٌ (9) وَيْلٌ يَوْمَئِذٍ
لِّلْمُكَذِّبِينَ (10) الَّذِينَ يُكَذِّبُونَ بِيَوْمِ الدِّينِ (11) وَمَا
يُكَذِّبُ بِهِ إِلَّا كُلُّ مُعْتَدٍ أَثِيمٍ (12) إِذَا تُتْلَى عَلَيْهِ
آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ (13) كَلَّا بَلْ رَانَ عَلَى
قُلُوبِهِمْ مَا كَانُوا يَكْسِبُونَ (14) كَلَّا إِنَّهُمْ عَنْ
رَبِّهِمْ يَوْمَئِذٍ لَمَّحْجُوبُونَ (15) ثُمَّ إِنَّهُمْ لَصَالُو
الْجَحِيمِ (16) ثُمَّ يُقَالُ هَذَا الَّذِي كُنْتُمْ بِهِ تُكَذِّبُونَ

(17) كَلَّا إِنَّ كِتَابَ الْأَبْرَارِ لَفِي عَلَيِّنَ (18) وَ مَا
أَدْرَاكَ مَا عَلَيْنَا (19) كِتَابٌ مَرْقُومٌ (20) يَشْهَدُهُ
الْمُقَرَّبُونَ (21) إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ (22) عَلَى
الْأَرَائِكِ يَنْظُرُونَ (23) تَعْرِفُ فِي وُجُوهِهِمْ نَضْرَةَ
النَّعِيمِ (24) يُسْقُونَ مِنْ رَحِيقٍ مَخْتُومٍ (25) خِتَامُهُ
مِسْكٌ وَ فِي ذَلِكَ فَلْيَتَنَافَسِ الْمُتَنَافِسُونَ (26) وَ
مِزَاجُهُ مِنْ تَسْنِيمٍ (27) عَيْنًا يَشْرَبُ بِهَا الْمُقَرَّبُونَ
(28) إِنَّ الَّذِينَ أَجْرَمُوا كَانُوا مِنَ الَّذِينَ آمَنُوا
يَضْحَكُونَ (29) وَ إِذَا مَرُّوا بِهِمْ يَتَغَامَزُونَ (30) وَ
إِذَا انْقَلَبُوا إِلَىٰ أَهْلِهِمْ انْقَلَبُوا فَكِهِينَ (31) وَ إِذَا
رَأَوْهُمْ قَالُوا إِنَّ هَؤُلَاءِ لَضَالُّونَ (32) وَ مَا أُرْسِلُوا
عَلَيْهِمْ حَافِظِينَ (33) فَالْيَوْمَ الَّذِينَ آمَنُوا مِنَ الْكُفَّارِ

يُضْحَكُونَ (34) عَلَى الْأَرَائِكِ يَنْظُرُونَ (35) هَلْ

تُؤْتِبُ الْكُفَّارُ مَا كَانُوا يَفْعَلُونَ (36)

Woe to those that deal in fraud,— those who, when they have to receive by measure from men, exact full measure, but when they have to give by measure or weight to men, give less than due. Do they not think that they will be raised up?— On a mighty day, aday when (all) mankind will stand before the Lord of the Worlds? Nay! Surely the record of the wicked is (preserved) in Sijjin. And what will explain to thee what Sijjin is? (There is) a register (fully) inscribed. Woe, that day, to those that deny— those that deny the day of judgment. And none can deny it but the transgressor beyond bounds the sinner! When Our signs are rehearsed to him, he says, "Tales of the ancients!" by no means! But on their hearts is the stain of the (ill) which they do! Verily, from (the light of) their Lord, that day, will they be veiled. Further, they will enter the fire of hell. Further, it will be said to them: "This is the (reality) which ye rejected as false! Nay, verily the record of the righteous is (preserved) in 'Illiyin. And what will explain to thee what 'Illiyun is? (There is) a register (fully) inscribed, to which bear witness those nearest (to Allah). Truly the righteous will be in bliss: On raised couches will they command a sight (of all things): thou wilt recognise in their faces the beaming brightness of bliss. Their thirst will be slaked with pure wine sealed: The seal thereof will be musk: and for this let those aspire, who have aspirations: with it will be (given) a mixture of Tasnim: a spring, from (the waters) whereof drink those nearest to Allah. Those in sin used to laugh at those who

believed, and whenever they passed by them, used to wink at each other (in mockery); and when they returned to their own people, they would return jesting; and whenever they saw them, they would say, "Behold! These are the people truly astray!" But they had not been sent as keepers over them! But on this day the believers will laugh at the unbelievers: on raised couches they will command (a sight) (of all things). Will not the unbelievers have been paid back for what they did?

تباہی ہے ڈنڈی مارنے والوں کے لیے جن کا حال یہ ہے کہ جب لوگوں سے لیتے

ہیں تو پورا پورا لیتے ہیں، اور جب ان کو ناپ کر یا تول کر دیتے ہیں تو انہیں گھاٹا

ہیں۔ کیا یہ لوگ نہیں سمجھتے کہ ایک بڑے دن یہ اٹھا کر لائے جانے دیتے ہیں

والے ہیں؟ اُس دن جب کہ سب لوگ رب العالمین کے سامنے کھڑے ہوں

گے۔ ہر گز نہیں، یقیناً بدکاروں کا نامہ اعمال قید خانے کے دفتر میں ہے۔ اور

تمہیں کیا معلوم و کیا ہے وہ قید خانے کا دفتر؟ وہ ایک کتاب ہے لکھی ہوئی۔ تباہی

ہے اُس روز جھٹلانے والوں کے لیے جو روز جزا کو جھٹلاتے ہیں۔ اور اُسے نہیں

جھٹلاتا مگر ہر وہ شخص جو حد سے گزر جانے والا بد عمل ہے۔ اُسے جب ہماری

آیات سنائی جاتی ہیں تو کہتا ہے یہ "تو اگلے وقتوں کی کہانیاں ہیں"۔ ہر گز نہیں،

بلکہ دراصل ان لوگوں کے دلوں پر ان کے برے اعمال کا زنگ چڑھ گیا ہے۔

ہر گز نہیں، بالیقین اُس روز یہ اپنے رب کی دید سے محروم رکھے جائیں گے، پھر
 یہ جہنم میں جا پڑیں گے، پھر ان سے کہا جائے گا کہ یہ وہی چیز ہے جسے تم جھٹلایا
 کرتے تھے۔ ہر گز نہیں، بے شک نیک آدمیوں کا نامہ اعمال بلند پایہ لوگوں کے
 دفتر میں ہے۔ اور تمہیں کیا خبر کہ کیا ہے وہ بلند پایہ لوگوں کا دفتر؟ ایک لکھی
 ہوئی کتاب، جس کی نگہداشت مقرب فرشتے کرتے ہیں۔ بے شک نیک لوگ
 بڑے مزے میں ہوں گے، اونچی مسندوں پر بیٹھے نظارے کر رہے ہوں گے،
 ان کے چہروں پر تم خوشحالی کی رونق محسوس کرو گے۔ ان کو نفیس ترین سر بند
 شراب پلائی جائے گی جس پر مشک کی مہر لگی ہوگی۔ جو لوگ دوسروں پر بازی
 لے جانا چاہتے ہوں وہ اس چیز کو حاصل کرنے میں بازی لے جانے کی کوشش
 کریں۔ اُس شراب میں تسنیم کی آمیزش ہوگی، یہ ایک چشمہ ہے جس کے پانی
 کے ساتھ مقرب لوگ شراب پیئیں گے۔ مجرم لوگ دنیا میں ایمان لانے والوں
 کا مذاق اڑاتے تھے۔ جب اُن کے پاس سے گزرتے تو آنکھیں مار مار کر اُن کی
 طرف اشارے کرتے تھے، اپنے گھروں کی طرف پلٹتے تو مزے لیتے ہوئے پلٹتے
 تھے، اور جب انہیں دیکھتے تو کہتے تھے کہ یہ بہکے ہوئے لوگ ہیں، حالانکہ وہ اُن

پر ننگراں بنا کر نہیں بھیجے گئے تھے۔ آج ایمان لانے والے کفار پر ہنس رہے ہیں

، مسندوں پر بیٹھے ہوئے ان کا حال دیکھ رہے ہیں، مل گیا ناکافروں کو ان حرکتوں کا

ثواب جو وہ کیا کرتے تھے؟

تباہی ہے دण्डी मारनेवालों के लिए जिनका हाल यह है कि जब लोगों से लेते हैं तो पूरा-पूरा लेते हैं, और जब उनको नापकर या तौलकर देते हैं तो उन्हें घाटा देते हैं | क्या ये लोग नहीं समझते कि एक बड़े दिन ये उठाकर लाए जानेवाले हैं? उस दिन जबकि सब लोग रब्बुल-आलमीन के सामने खड़े होंगे | हरगिज़ नहीं, यकीनन बदकारों का नाम-ए-आमाल कैदखाने के दफ़तर में है | और तुम्हें क्या मालूम कि क्या है वह कैदखाने का दफ़तर? वह एक किताब है लिखी हुई | तबाही है उस रोज़ झुटलानेवालों के लिए जो रोज़े-जज़ा को झुटलाते हैं | और उसे नहीं झुटलाता मगर हर वह शख्स जो हद से गुज़र जानेवाला बद-अमल है | उसे जब हमारी आयात सुनाई जाती है तो कहता है, “ये तो अगले वक्तों की कहानियाँ हैं |” हरगिज़ नहीं, बल्कि दर अस्ल इन लोगों के दिलों पर इनके बुरे आमाल का ज़ंग चढ़ गया है | हरगिज़ नहीं, बिल-यकीन उस रोज़ ये अपने रब की दीद से महरूम रखे जाएँगे, फिर ये जहन्नम में जा पड़ेंगे, फिर इनसे कहा जाएगा कि यह वही चीज़ है जिसे तुम झुटलाया करते थे | हरगिज़ नहीं, बेशक नेक आदमियों का नाम-ए-आमाल बुलन्दपाया लोगों के दफ़तर में है | और तुम्हें क्या ख़बर कि क्या है वह बुलन्दपाया लोगों का दफ़तर? एक लिखी हुई किताब, जिसकी निगहदाश्त मुकर्रब फ़रिशते करते हैं | बेशक नेक लोग बड़े मज़े में होंगे, ऊँची मसनदों पर बैठे नज़ज़ारे कर रहे होंगे, उनके चेहरों पर तुम खुशहाली की रौनक महसूस करोगे | उनको नफ़ीस तरीन सर-बन्द शराब पिलाई जाएगी जिसपर मुश्क की मुहर लगी होगी | जो लोग दूसरों पर बाज़ी ले जाना चाहते हों वे इस चीज़ को हासिल करने में बाज़ी ले जाने की कोशिश करें | उस शराब में

~~~~~

तस्नीम की आमेज़िश होगी | यह एक चश्मा है जिसके पानी के साथ मुकर्रब लोग शराब पिँगे | मुजरिम लोग दुनिया में ईमान लानेवालों का मज़ाक़ उड़ाते थे | जब उनके पास से गुज़रते तो आँखें मार-मारकर उनकी तरफ़ इशारे करते थे, अपने घरवालों की तरफ़ पलटते तो मज़े लेते हुए पलटते थे, और जब उन्हें देखते तो कहते थे, ये बहके हुए लोग हैं, हालाँकि वे उनपर निगराँ बनाकर नहीं भेजे गए थे | आज ईमान लानेवाले कुफ़ार पर हँस रहे हैं, मसनदों पर बैठे हुए उनका हाल देख रहे हैं, मिल गया न काफ़िरों को उन हरकतों का सवाब जो वे किया करते थे |